

Dua e Qunoot in Arabic

اللَّهُمَّ إِنَّا نَسْتَعِينُكَ وَنَسْتَغْفِرُكَ
وَنُؤْمِنُ بِكَ وَنَتَوَكَّلُ عَلَيْكَ وَنُشْنِي
عَلَيْكَ الْخَيْرَ وَنَشْكُرُكَ وَلَا نَكْفُرُكَ
وَنَخْلَعُ وَنَتْرُكُ مَنْ يَفْجُرُكَ
اللَّهُمَّ إِيَّاكَ نَعْبُدُ وَلكَ نُصَلِّي وَنَسْجُدُ
وَإِلَيْكَ نَسْعَى وَنَحْفِدُ نَرْجُو رَحْمَتَكَ
وَنَخْشَى عَذَابَكَ إِنَّ عَذَابَكَ بِالْكَفَّارِ
مُلْحِقٌ

Transliteration

Allahumma inna nasta'eenuka
wa nastaghfiruka wa nu'minu
bika wa natawakkalu 'alayka wa
nuthnee 'alaykal-khaira wa
nashkuruka wa laa nakfuruka
wa nakhla'u wa natruku mai
yafjuruk.

Allahumma iyyaka na'budu
wa laka nusalli wa nasjudu wa
ilayka nas'aa wa nahfidu narju
rahmataka wa nakhshaa
'adhabaka inna 'adhabaka bil-
kuffari mulhiq

Urdu Translation

”اے اللہ! ہم تجھ سے مدد مانگتے ہیں اور تجھ سے بخشش چاہتے ہیں، تجھ پر ایمان لاتے ہیں اور تجھ پر بھروسہ کرتے ہیں، ہم تیری اچھی تعریف کرتے ہیں، تیرا شکر ادا کرتے ہیں اور تیری ناشکری نہیں کرتے، اور جو تیری نافرمانی کرے اُس سے مکمل طور پر علیحدگی اختیار کرتے ہیں۔“

اے اللہ! ہم تیری ہی عبادت کرتے ہیں، اور تیرے لیے ہی نماز پڑھتے، تجھے ہی سجدہ کرتے ہیں۔ تیری ہی طرف دوڑتے اور حاضری دیتے ہیں، ہم تیری رحمت کے امید وار ہیں اور تیرے عذاب سے ڈرتے ہیں۔ بے شک تیرا عذاب کافروں کو ہی پہنچنے والا ہے۔“

English Translation

"O Allah, indeed we seek Your help and ask for Your forgiveness, and we believe in You and rely upon You and we praise You and we are thankful to You and we are not ungrateful to You, and we alienate and forsake he who disobeys You.

O Allah, You alone do we worship and to You alone do we pray and prostrate, and to You alone do we turn and hasten, and we hope for Your mercy and we fear Your punishment. Indeed, Your punishment is bound to overtake the disbelievers."

Hindi Translation

ओ अल्लाह! हम आपकी सहायता चाहते हैं और आपसे क्षमा चाहते हैं, हम आप पर विश्वास करते हैं और आप पर भरोसा करते हैं, हम आपकी अच्छी तरह से प्रशंसा करते हैं, हम आपका धन्यवाद करते हैं और आपके प्रति कृतघ्न नहीं हैं, और जो कोई आपकी अवज्ञा करता है वह पूरी तरह से अलग हो जाता है।

ओ अल्लाह! हम केवल आपकी ही पूजा करते हैं, और हम केवल आपके लिए ही प्रार्थना करते हैं, हम केवल आपको ही प्रणाम करते हैं। हम तुम्हारी ओर दौड़ते हैं और उपस्थित होते हैं, हम तुम्हारी दया की आशा करते हैं और तुम्हारी सजा से डरते हैं। निस्संदेह, तुम्हारी सज़ा काफ़िरों तक ही पहुँचेगी।